



शुद्धोधन राजपत्र

शुद्धोधन गाउँपालिकाद्वारा प्रकाशित

खण्ड ६) शुद्धोधन, माघ ०३ गते, २०७९ साल, संख्या: १३

शुद्धोधन गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७९

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ३ को उपदफा (१) बमोजिम शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको पालिकाले बनाएको तल लेखिए बमोजिमको नियमावली सरक्षणाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

प्रस्तावना: शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०७९ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाले यो नियमावली बनाएको छ ।

(१) संक्षिप्त नाम र प्रारम्भ:

- (क) यो नियमावलीको नाम “शुद्धोधन गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७९” रहेको छ ।
(ख) यो नियमावली स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागु हनेछ ।

(२) परिभाषा र व्याख्या: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,

- (क) “ऐन” भन्नाले शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०७९ सम्झनु पर्छ ।
(ख) संस्था भन्नाले ऐनको दफा २ (च) मा उल्लेख भएका नाफामुलक तथा गैर नाफामुलक आर्थिक, सामाजिक, धार्मिक, साहित्यिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, विकास, पर्यावरण तथा परोपकारी कार्यहरूको विकास, प्रवर्धन एवं विस्तार गर्ने उद्देश्यले स्थापना भएका नाफामुलक तथा गैह नाफामुलक संघ, संस्था, क्लब, आमा समुह, मठ, मन्दिर, धर्मशाला, अध्ययन केन्द्र, आदि सम्झनु पर्दछ ।
(ग) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनुपर्छ ।

(३) संस्था दर्ताको लागि निवेदन:

- (क) ऐन बमोजिम संस्था दर्ता गर्न चाहने व्यक्तिहरूले एक हजार रुपैया दस्तुर सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष अनुसूची-१ मा तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(ख) उपनियम (१) बमोजिम संस्था दर्ताको लागि निवेदन दिंदा अनुसूची-२ बमोजिमको ढाँचामा संस्थाको विधानको दुई प्रति निवेदनको साथ संलग्न गर्नुपर्नेछ ।

- (४) संस्थाको दर्ता र प्रमाण-पत्र:** (क) नियम ३ बमोजिमको निवेदन प्राप्त भएपछि प्रमुख प्रशासकीय अधिकृतले आवश्यक जाँचबुझ गरी संस्था दर्ता गर्न उचित ठानेमा अनुसूची-३ बमोजिमको ढाँचामा दर्ता किताबमा संस्था दर्ता गर्नु पर्नेछ र त्यसरी संस्था दर्ता गरिसकेपछि अनुसूची-४ बमोजिमको ढाँचामा संस्था दर्ताको प्रमाण-पत्र दिनु पर्ने छ ।

(ख) दर्ताको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश भएको निवेदन उपर अध्ययन गर्दा संस्था दर्ता गर्न नमिल्ने उचित कारण देखिएमा दर्ता गर्न नमिल्ने जानकारी वा सूचना निवेदकलाई दिनु पर्नेछ । निवेदकलाई त्यस्तो सूचना प्रति चित्त नवुझेमा जानकारी प्राप्त गरेको मितिले ३५ दिन भित्र उक्त निरण्य उपर सम्बन्धित जिल्ला अदालतमा उजरी गर्न सक्नेछ ।

(ग) उपनियम (२) बमोजिमको उजुरी सम्बन्धमा जिल्ला अदालत बाट हुने निर्णय बमोजिम हुनेछ । अदालत बाट त्यस्तो संस्था दर्ता गर्ने आदेश भएमा प्रमुख प्रशासकीय अधिकृतले संस्था दर्ता गरिदिनु पर्नेछ ।

(५) संस्था दर्ताको अवधि, नवीकरण, दस्तुर र सुचिकृतः (१) नियम ४ बमोजिम गरिएको दर्ताको प्रमाण-पत्रको मान्यता एक आर्थिक वर्ष सम्म रहनेछ ।

(२) उपनियम (१) बमोजिम संस्थाको दर्ता मान्यता कायम रहने अवधि समाप्त भएको मितिले तीन महिना भित्र सम्बन्धित संस्था सञ्चालकले पाँचसय रुपैया तिरि प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकारीबाट दर्ताको प्रमाण-पत्र नवीकरण गराउनु पर्ने छ ।

(३) उपनियम (२) बमोजिम म्याद नाघेपछि कुनै संस्थाले त्यस्तो म्याद नाधी नवीकरण हुन नसकेको मनासिव कारण देखाई दर्ताको प्रमाण-पत्र नवीकरणको लागि आवेदन दिन आएमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकारीबाट उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा देहाय बमोजिमको थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ:-

(क) उपनियम (२) बमोजिमको म्याद नाघेपछि थप तीन महिना सम्मको लागि रु १००

(ख) खण्ड २ (क) को म्याद नाघेपछि आषाढ मसान्त सम्मको लागि थप रु २५०

(ग) खण्ड २ (ख) को म्याद नाघेपछि प्रत्येक वर्ष रु ५०० को दरले जरिवाना र तोकिएको दस्तुर लाग्नेछ ।

(घ) पाँच वर्ष सम्म संस्था नवीकरण नभएमा संस्था स्वतः खारेजी भएको मानिनेछ ।

(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै संस्थाले बढीमा पाँच (५) वर्ष सम्मको लागि एकै पटक संस्था दर्ताको प्रमाण-पत्र नवीकरण गर्न निवेदन दिन आएमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकारीले त्यस्तो संस्थाले गरी आएको कामको प्रकृति र अवस्था हेरी पहिलो वर्षको लागि रु ५०० र त्यसपछि प्रत्येक वर्षको लागि एक हजार रुपैया दस्तुर लिई एकै पटक पाँच (५) वर्ष सम्मको लागि दर्ताको प्रमाण-पत्र नवीकरण गरिदिन सक्नेछ ।

(५) दर्ताको प्रमाण-पत्र नवीकरण गर्ने संस्थाले निवेदन दिंदा संस्था दर्ता नवीकरण गर्ने निर्णय सहित कार्य समितिका पदाधिकारीको नामावली संलग्न गर्नु पर्नेछ ।

(६) उपनियम (३) र (५) बमोजिम दर्ताको प्रमाण-पत्र नवीकरण गरेको जानकारी प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकारीले संघीय तथा प्रदेश कानूनले तोकेको निकाय वा अधिकारीलाई दिनु पर्नेछ ।

(७) प्रचलित ऐन कानूनको परिधि भित्र रहेर बिगतमा अन्य निकायमा दर्ता भई यस गाउँपालिका क्षेत्र लाई कार्यक्षेत्र बनाई सञ्चालनमा भएका वा हुने संस्था नवीकरणका लागि सिफारिस माग गर्न आएमा र कार्य क्षेत्रका लागि अनुमति माग्न आएमा यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकामा सुचिकृत पछि मात्र सिफारिस र कार्यक्षेत्र अनुमति दिइनेछ । त्यसरी नवीकरण सिफारिस गर्दा आवश्यक कागजात पेश गर्नु पर्नेछ र तोकिएको दस्तुर तिर्नु पर्नेछ । संस्थाको घर, कोठा र सटर बहालमा दिइएको भए नियमानुसारको बहाल कर लिइनेछ ।

(८) यस पालिकाक्षेत्र लाई कार्यक्षेत्र बनाई काम गर्ने संघ संस्थाहरू यो नियमावली स्वीकृत भएको मितिले ६ महिना भित्र यस गाउँपालिकाको कार्यालयमा सुचिकृत हुनुपर्नेछ । सुचिकृत को निवेदन अनुसूची ५ र सुचिकृत प्रमाण-पत्र अनुसूची ६ बमोजिम हुनेछ ।

(९) संस्थाको साझेदारी एवं स्वीकृतिः (१) यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको नितिले समेत संबोधन गर्ने प्राथमिकताका क्षेत्रमा सहयोग पुग्ने किसिमका क्रियाकलाप संचालन गर्न संग शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाले

सहकार्य, साझेदारीमा कार्य संचालन गर्न सक्नेछ। सहकार्य गर्न चाहने संस्थाहरूले देहाय बमोजिमिका कागजातहरू संलग्न राखि संस्थाको योगदान रहने सुनिचित्ता सहित प्रस्ताव पेश गर्नुपर्नेछ।

(क) संस्था दर्ता र नवीकरणको प्रमाण-पत्रको प्रतिलिपि ।

(ख) प्रबन्ध-पत्र वा बिधानको प्रतिलिपि ।

(ग) कर चुक्ता प्रमाण-पत्रको प्रतिलिपि ।

(घ) मुख्य संचालकको नागरिकताको प्रतिलिपि ।

(ङ) साझेदारी गर्न चाहेको विषय सम्बन्धी प्रस्तावना ।

(च) लेखा परीक्षण प्रतिवेदन प्रतिलिपि ।

(छ) अन्यत्र संस्था दर्ता भएको भए सो प्रमाण-पत्रको प्रतिलिपि र गाउँपालिका गाउँकार्यपालिकामा वा नगरपालिकामा सुचिकृत भएको प्रमाण-पत्रको प्रतिलिपि।

(२) अन्य निकायमा प्रचलित कानून बमोजिम दर्ता भई यस पालिका क्षेत्रलाई कार्यक्षेत्र बनाई काम गर्न संघ संस्थाहरूले यो नियमावली स्वीकृत भएको मितिले ६ महिना भित्र अनुसूची ७ बमोजिमिको ढाँचामा निवेदन दिई गाउँपालिकाको कार्यालयबाट पुर्व स्वीकृत लिनुपर्नेछ। साथै कार्यालयबाट अनुसूची ८ बमोजिमिको कार्यक्षेत्र स्वीकृत प्रमाण-पत्र दिनुपर्नेछ।

(३) कुनै पनि अन्तराष्ट्रिय गैर सरकारी संस्थाले यस पालिका क्षेत्रमा कार्यक्षेत्र बनाइ काम गर्दा यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकामा अनुसूची ९ बमोजिमिको ढाँचामा निवेदन दिनुपर्नेछ। सो अनुसार कार्यालयले तोकिएका कागजातका आधारमा मनासिव देखेमा अनुसूची १० बमोजिमिको कार्यक्षेत्र अनुमति सम्बन्धीको प्रमाण-पत्र दिन सक्नेछ।

(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि संस्थाको कार्य प्रकृतिलाई हेरेर मुनासिव नदेखेमा कायार्लयले कार्यक्षेत्र स्वीकृत नदिन पनि सक्नेछ।

(५) नियम ६ (१) ग बमोजिम कर चुक्ता भन्नाले यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका चालु आ. व. मा भुक्तान गर्नुपर्ने सम्पुर्ण कर, शुल्क दस्तुर समेतलाई जनाउने छ।

(७) स्वीकृति लिएर मात्र संस्था सञ्चालन गर्नु पर्ने: शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०७९ अनुसार दर्ता भएका जुनसुकै संस्थाले पनि यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकालाई कार्य क्षेत्र बनाइ कार्यक्रम सञ्चालन गर्नु पुर्व अनिवार्य रूपमा यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको स्वीकृत लिनु पर्नेछ। यो नियमावली लागु भए पछि स्वीकृत नलिई कार्यक्रम सञ्चालन गरेका संस्थालाई गाउँपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न नपाउने सम्मको कार्वाही हुन सक्नेछ।

(८) संस्थाको बार्षिक प्रतिवेदन पेश गर्नु पर्ने: यो नियमावली बमोजिम सञ्चालन भएका र सञ्चालन हुने संस्थाहरूले आफुले वर्ष भरिमा गरेको कामको बार्षिक प्रगति प्रतिवेदन र आम्दानी खर्चको विवरण हेरेक आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकामा अनिवार्य रूपमा पेश गर्नु पर्ने छ। प्रगति प्रतिवेदन र आय व्यय विवरण पेश नगर्ने संस्थालाई जरिवाना तथा दर्ता खारेजी समेत गर्न सकिनेछ।

(९) यो नियमावली लागु हुनु भन्दा पहिला अन्य निकायमा दर्ता भएका संस्थाको नवीकरण सम्बन्धी व्यवस्था: यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकालाई कार्य क्षेत्र बनाइ विगतमा अन्य निकायमा दर्ता गरी बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेका संघ संस्थाहरूले संस्था नवीकरणका लागि सिफारिस माग गर्न आएमा सम्बन्धित निकायमा दर्ता गरेको सक्तल प्रमाण-पत्रको आधिकारिक प्रतिलिपि यस कार्यालयमा पेश गरी नवीकरण गरेर मात्र यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका क्षेत्रमा आफ्ना कार्यक्रम सञ्चालन गर्न पाउने छन्।

(१०) संघ संस्था सुचिकृत सम्बन्धी व्यवस्था: १(क) शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सबै संघ संस्थाहरू हेरेक आर्थिक वर्ष यस शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकामा सुचिकृत गर्नुपर्नेछ।

२ उपनियम १(क) बमोजिम सुचिकृत हुने संस्थाको मान्य अवधि एक आर्थिक वर्षकोहने छ।

खण्ड ६) शुद्धोधन, माघ ०३ गते, २०७९ साल, संख्या: १३

३ उपनियम १ र २ बमोजिम संस्था सुचिकृत गर्दा रु १०० शुल्क लाग्ने छ ।

(११) संस्थाको नियमन तथा अनुगमन: शुद्धोधन गाउँपालिका कार्यक्षेत्र बनाई यस नियमावली अनुसार दर्ता भई वा स्वीकृत लिई काम गर्ने संघ संस्थाहरूलाई कुनै पनि समयमा कार्यालयले नियमन, अनुगमन गर्न सक्नेछ । ती संस्थाहरूले अनिवार्य रूपमा वार्षिक प्रगति शुद्धोधन गाउँपालिकाको कार्यालयमा पठाउनु पर्नेछ । नेपाल सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखत आफै वा मातहतका कर्मचारीहरू खटाई संस्थाको हिसाब किताव जाँच गर्न गराउन सक्नेछ ।

(१२) यो नियमावलीको व्याख्या: यस नियमावलीमा प्रष्ट उल्लेख नभएका वा व्यवस्था नभएका विषयमा व्याख्या गर्न अधिकार प्रचलित कानून बमोजिम हुने र संसोधन, निर्णय गर्ने अधिकार गाउँपालिका कार्यपालिकाको हुनेछ ।

(१३) खारेजी तथा बचाउः यो नियमावली लागु हुन भन्दा पहिला संघ संस्था दर्ता तथा परिचालन सम्बन्धमा भएका काम यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची(१)

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित

निवेदन पत्रको ढाँचा

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू
शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
मानपकडी, रुपन्देही ।

मिति:

विषय: संस्था दर्ता गरि पाउँ ।

हामीलेसम्बन्धी संस्था दर्ता गर्न चाहेकोले शुद्धोधन गाउँपालिका कार्यपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०७९ बमोजिम संस्था दर्ता गर्नको लागि देहायको विवरण खोली निवेदन गरेका छौं । प्रस्तावित संस्थाको विधानको दुई प्रति यसैसाथ संलग्न गरिएको छ ।

विवरण:

(१) संस्थाको नामः

(२) संस्थाको उद्देश्यहरूः

(क)

(ख)

(ग)

(३) संस्थाको कार्यक्षेत्रः

(४) कार्य समिति तथा प्रबन्ध समितिका सदस्यहरूकोः

नाम

ठेगाना

पेशा

(१)

(२)

(३)

(४)

(५)

(६)

(५) आर्थिक श्रोत र बजेटः

(६) संस्थाको कार्यालयको ठेगाना:

(७) सम्पर्क व्यक्तिको नाम र सम्पर्क नं:

निवेद

अनुसूची(२)

(नियम ३ को उपनयिम (२) सँग सम्बन्धित
विधानको ढाँचा

श्री.....को

विधान

प्रस्तावना

(संस्थाको स्थापना गर्नुको कारण सहित पृष्ठभूमि लेख्ने)

परिच्छेद-१

प्रारम्भ

(१) संस्थाको नामः यस संस्थाको नाम हुनेछ ।

क) संस्थाको कार्यालय रहने ठेगाना: यस संस्थाको कार्यालय जिल्ला रूपन्देही मानपकडी शुद्धोधन गाउँपालिका वडा नं..... टोल..... मा रहनेछ ।

ख) संस्थाको कार्यक्षेत्रः यस संस्थाको कार्यक्षेत्र स्थानजिल्ला.....गाउँपालिका हुनेछ ।

(२) पराभिषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा:

(क) “स्थानीय अधिकारी” भन्नाले प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।

(ख) “विधान” भन्नालेविधानलाई सम्झनु पर्दछ ।

(ग) “संस्था” भन्नाले यस विधान बमोजिम स्थापना भएकोलाई सम्झनु पर्दछ ।

(घ) “अध्यक्ष” भन्नाले कार्य समिति वा प्रवन्ध समितिको अध्यक्षलाई सम्झनु पर्दछ ।

(ङ) “सदस्य” भन्नाले संस्थाको विधान बमोजिम सदस्यता प्राप्त गर्ने व्यक्तिलाई सम्झनु पर्छ । सो शब्दले अध्यक्ष र उपाध्यक्षलाई समेत जनाउने छ ।

(च) “समिति” भन्नाले यस संस्थाको कार्य समिति वा प्रवन्ध समितिलाई सम्झनु पर्छ । यो शब्दले कार्य समितिको निर्वाचन नभएसम्मका लागि तदर्थ समितिलाई समेत जनाउनेछ ।

(छ) “सचिव” भन्नाले कार्य समिति वा प्रवन्ध समितिको सचिवलाई सम्झनु पर्छ ।

(ज) “पदाधिकारी” भन्नाले कार्य समिति वा प्रवन्ध समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष वा अन्य तोकिएको पदाधिकारीलाई सम्झनु पर्दछ ।

(झ) “आर्थिक बर्ष” भन्नाले वर्षकोश्रावण १ गते देखि आषाढ मसान्तसम्मको १२ महिनाको अवधिलाई सम्झनु पर्छ ।

(ज) “सभा” भन्नाले संस्थाको वार्षिक साधारण सभा वा वार्षिक साधारण सभालाई सम्झनु पर्छ ।

- (ट) “नियम/विनियम” भन्नाले यस विधान अन्तर्गत बन्ने नियम/विनियमलाई जनाउँछ ।
- (ठ) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस विधानमा र विधान अन्तर्गत बनेको नियम/विनियममा तोकिएको वा तोकए बमोजिम सम्झनु पर्छ ।
- (ड) “सचिवालय” भन्नाले कार्य समितिले दैनिककार्य सम्पादनका लागि गठन गरेकोअध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष र सदस्यको समुहलाई जनाउँदछ ।
- (ढ) “स्थानीय तह” भन्नाले शुद्धोधन गाउँपालिका मानपकडीलाई जनाउँछ ।
- (ण) “कोष” भन्नाले संस्थामा विभिन्न स्रोतबाट संकलित रकमलाई जनाउने छ ।
- (៥) संस्थाको छाप र चिन्ह: प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल नहुने गरी संस्थाका एउटा छहौ छाप र चिन्ह रहनेछ ।

परच्छेद -२

उद्देश्य

- (४) संस्थाको उद्देश्य: यस संस्थाको उद्देश्य देहाय बमोजिम हुनेछ ।
- (क) यो संस्था मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ ।
- (ख)
- (ग)
- (घ)
- (៥) संस्थाको उद्देश्य प्राप्ति गर्न गरिने कामहरू: यस संस्थाको उपरोक्त उद्देश्य प्राप्ति गर्न देहायका कार्यहरू गर्नेछ ।
- (क) संस्थाले प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ ।
- (ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर टेलिफोन, टाइपराइटर, फ्याक्स, जस्ता कार्यालय सामान तथा सवारी साधन नियम अनुसार खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
- (ग) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियूक्ति गर्ने तथा तिनको सेवाका शर्तहरू निर्धारण गर्नेछ ।
- (घ) संस्थामा प्राप्त रकम नेपाल सरकारको मान्यता प्राप्त बैंकमा जम्मा गरी बैंक खाता संचालन गर्नेछ ।
- (ङ) संस्थालाई प्रभावकारी बनाउन अन्य आवश्यक कुराहरू गर्ने ।
- (च) आर्थिक पारदर्शिता कायम गर्नु पर्नेछ ।

परच्छेद -३

सदस्यता:

- (६) सदस्यताको बर्गिकरण: यस संस्थामा देहाय बमोजिमका सदस्य रहन सक्नेछन् ।
- (क) संस्थापक सदस्य: संस्था दर्ता गर्दा हस्ताक्षर गरेका सदस्यहरू यस संस्थापक सदस्य रहनेछन्। संस्थापक सदस्यले पनि साधारण वा आजीवन सदस्यता प्राप्त गरेपछि मात्र साधारण सभामा भाग लिन पाउनेछन्।
- (ख) साधारण सदस्य: विधानको परिधि भित्र रही संस्थाको उद्देश्य प्राप्तिमा प्रतिबद्ध भएका नेपाली नागरिकलाई कार्य समितिको निर्णय अनुसार साधारण सदस्यता प्रदान गर्न सकिनेछ ।
- (ग) मानार्थ सदस्य: साधारण सभाको निर्णयले संस्थामा विशेष योगदान पुऱ्याएको व्यक्तिलाई मात्र मानार्थ सदस्यता प्रदान गरिनेछ ।
- (घ) आजीवन सदस्य: हाल भएका सबै सदस्य आजीवन सदस्य हुनेछन् ।
- (७) सदस्यताका लागि योग्यता: संस्थाको सदस्यता प्राप्त गर्नका लागि देहाय बमोजिमको योग्यता हुनुपर्नेछ ।
- (क) नेपाली नागरिक मात्र संस्थाको सदस्य हुन सक्ने छन् ।

- (ख) सदस्य १६ वर्ष उमेर पुगेको हुनुपर्ने ।
(ग) नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा अदालतबाट दोषी नभएको व्यक्ति ।
(घ) मानसिक सन्तुलन भएको व्यक्ति ।
(द) संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन नसक्ने अवस्था: देहायको अवस्थामा कुनै व्यक्तिले संस्थाको सदस्यता प्राप्त गर्न सक्ने छैन ।
(क) गैर नेपाली नागरिक ।
(ख) १६ वर्ष उमेर नपुगेको ।
(ग) मानसिक अवस्था ठिक नभएको ।
(घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको, ठहरेको ।
(ङ) नैतिक पतन देखि फौजदारी अभियोगमा अदालतबाट कसुरदा रठहरिएको र भ्रष्टचारको अभियोगमा सजाय पाएको ।
(च) यस विधान बमोजिमका सदस्य विरुद्ध अविश्वासका प्रस्ताव पारित भएमा र सदस्यता नवीकरण नगराएमा ।
(छ) यस विधान बमोजिम कुनै कारणले सदस्य हुन अयोग्य भएमा ।
(९) देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन ।
(क) नियम ६ बमोजिम सदस्य पदमा नियक्ति हुन नसक्ने भएमा ।
(ख) साधारण सभाको दुई तिहाई बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पास गरेमा ।
(ग) सदस्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा ।
(घ) संस्थाको काम कारबाहीमा वेइमानी वा वदनियत गरेको कुरा आदालत बाट प्रमाणित भएमा ।
(ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
(च) साधारण सभाबाट ७५ प्रतिशतको बहुमतले संस्थाको सदस्य पदबाट हटाउन प्रस्ताव पास गरेमा ।
(छ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
(ज) निजको मृत्यु भएमा ।
(झ) संस्था खारेज भएमा ।
(ञ) कुनै व्यक्तिलाई संस्थाको सदस्यमा नियुक्ति हुन वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अधि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सवुद पेस गर्ने मौका दिनु पर्दछ ।
(१०) सदस्यता शुल्क र प्राप्त गर्ने विधि एवं नवीकरण सम्बन्धमा: संस्थाको सदस्यता शुल्क लिन तथा सदस्यता प्रदान गर्ने र नवीकरण सम्बन्धमा गर्ने विधि निम्न अनुसार हुनेछ ।
(क) साधारण सदस्यता शुल्क
(ख) नवीकरण सदस्यता शुल्क
क. रु.....
ख. रु..... (प्रत्येक आर्थिक वर्षको लागि)
ग. संस्थापक सदस्यता शुल्क लाग्ने छैन ।
घ. आजीवन सदस्यता शुल्क रु.....
ड. कुनै संघ, संस्थालाई समेत प्रबन्ध समितिले निर्णय गरी सदस्यता प्रदान गर्न सक्नेछ ।
च. प्रत्येक वर्षको असार मसान्त भित्र नवीकरण गरी सक्नुपर्नेछ ।
छ. उक्त म्याद भित्र नवीकरण नगर्ने सदस्यले छ महिना भित्र दोब्बर दस्तुर लाई सदस्यता नवीकरण गर्न सक्नेछ । छ महिना भित्र पनि नवीकरण नगरेमा सदस्यता स्वतः खारेज हुनेछ ।

साधारण सभा, कार्य समिति र बैठक सम्बन्धी व्यवस्था

(११) साधारण सभाको गठन विधि र सभाको संचालनः

(१) साधारण सभा संस्थाको सर्वोच्च अंग मानिने छ ।

(२) संस्थाको सबै प्रकारका सदस्यहरु साधारण सभाका सदस्य रहनेछन् ।

(३) संस्थाको साधारण सभा वर्षको १ पटक बस्ने छ । यसलाई वार्षिक साधारण सभा भनिन्छ । यसमा संस्थाको सदस्यता प्राप्त सबै व्यक्ति उपस्थिति हुन सक्नेछन् मानारथ सदस्यले पर्यवेक्षकको रूपमा मात्र भाग लिन सक्नेछ ।

(४) कार्य समितिले निर्णय गरे बमोजिम वा संस्थाको साधारण सदस्य संख्याको एक चौथाई २५ प्रतिशत सदस्यले लिखित आवेदन कार्य समितिका अध्यक्ष समक्ष दिएमा विशेष साधारण सभा बोलाउनु पर्नेछ ।

(५) संस्थाको वार्षिक साधारण सभा बस्नको लागि कम्तीमा १५ दिन अगावै र विशेष साधारण सभाको लागि ७ दिन अगावै सभा हुने स्थान, मिति र समय छलफल हुने विषय उल्लेख गरी साधारण सदस्यहरुलाई सूचना दिइनेछ यस्तो सूचना संस्थाको सूचना पाटीमा र पत्रपत्रिकामा मार्फत पनि प्रकाशन गर्न सकिनेछ ।

(६) साधारण सभामा उपस्थित भै मतदान गर्न पाउने कुल सदस्य संख्याको लागि दुई तिहाई सदस्यको उपस्थिति पहिलो पटकको लागि साधारण सदस्य संख्या सभाको गणपुरक संख्या मानिनेछ ।

(७) पहिलो पटक गणपुरक संख्या नपुगेमा दोस्रो पटकको साधारण सभाको लागि ५१ प्रतिशत लाई दोस्रो पटकको लागि साधारण सभाको गणपुरक संख्या मानिनेछ ।

(८) साधारण सभाको अध्यक्षता कार्य समितिका अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा उपाध्यक्षले र निज पनि अनुपस्थिति भएमा संस्थाका सदस्यहरु मध्ये सबै भन्दा जेष्ठ सदस्यले अध्यक्षता गर्नेछ ।

(९) साधारण सभामा पेस गर्ने सबै विषयहरु प्रस्तावको रूपमा पेस गर्नुपर्नेछ ।

(१०) पक्ष र विपक्षमा मत संकलन गर्दा साधारणतया हात उठाई वा चिट लिएर गर्नेछ, मत बरावर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयिक मत दिन्छ, आवश्यक परेमा गोप्य मतदान गराउन सकिनेछ ।

(११) साधारण सभा वा विशेष साधारण सभा बसेको ६ महिना भित्र पुनः विशेष साधारण सभा बस्न सक्ने छैन ।

(१२) साधारण सभा तथा विशेष साधारण सभामा बस्ने मिति, समय र स्थान कार्य समितिले तोके बमोजिम हुनेछ ।

(१३) अन्य आवश्यक निर्णयहरु कार्य समितिले पेस गर्नेछ ।

(१२) साधारण सभाको काम, कर्तव्य र अधिकारः साधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) कार्य समितिले पेस गरेको योजना, कार्यक्रम र वार्षिक बजेट पारित गर्ने ।

(ख) लेखापरीक्षकबाट प्राप्त भएको वार्षिक लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा परीक्षण प्रतिवेदनबाट देखिएको वेरुजु रकमहरु असुल उपर गरी फछौट गर्नको लागि प्रवन्ध समितिलाई निर्देशन दिने ।

(ग) आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने ।

(घ) संस्थाको वार्षिक कार्य प्रगति विवरण र संस्थाले गरेका कार्यहरुको मूल्यांकन गरी कार्य समितिलाई आवश्यक निर्देशन दिने ।

(ङ) संस्थाको कार्य समितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्य समितिका पदाधिकारीहरुको निर्वाचन विधान बमोजिमको प्रक्रिया अन्तरगत रही गर्ने ।

(च) कार्य समितिद्वारा पेस भएको विधान संशोधन, नियम तथा विनियम स्वीकृत गर्ने ।

(छ) मानार्थ सदस्यता प्रदान गर्ने ।

(ज) कार्य समितिबाट संस्थाको हित अनुकूल भएका काम कारबाहीको औचित्य हेरी अनुमोदन गर्ने ।

(झ) संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोरने गरीकार्य समितिले पेश गरेका कर्मचारीहरुको दरवन्दी, पारिश्रमिक भत्ता, तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरूप स्वीकृत प्रदान गर्ने ।

कार्य समिति र अन्य समिति

(१३) कार्यसमितिको गठन विधि

(१) कार्यसमितिमा देहायका सदस्यहरु रहनेछन्:

(क) साधारण सभाबाट निर्वाचित एक जना अध्यक्ष

(ख) साधारण सभाबाट निर्वाचित एक जना उपाध्यक्ष

(ग) साधारण सभाबाट निर्वाचित एक जना सचिव

(घ) साधारण सभाबाट निर्वाचित एक जना सह-सचिव

(ङ) साधारण सभाबाट निर्वाचित एक जना कोषाध्यक्ष

(च) साधारण सभाबाट निर्वाचित..... जना सदस्यहरु

(२) संस्थाको कार्य समितिमा न्युनतम ३३ प्रतिशत महिला सदस्य अनिवार्य हुनुपर्ने छ

(३) कार्य समितिका सदस्य तथा पदाधिकारीको कार्य अवधि ३ वर्षको हुनेछ ।

(४) कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको पदावधि देहायको अवस्थामा समाप्त भएको मानिनेछ ।

(क) कार्य समिति समक्ष दिएको राजीनामा स्वीकृत भएमा ।

(ख) लिखित सूचना विना लगातार तीन पटकसम्म बैठकमा अनुपस्थित रहेमा ।

(ग) संस्थाको सदस्य नरहेमा ।

(घ) मृत्यु भएमा ।

(५) कार्य समितिको कुनै पनि सदस्य वा पदाधिकारीको पद बीचमा रिक्त हुन आएमा बाँकी अवधिका लागि त्यस्तो रिक्त पदका लागि नयाँ सदस्य कार्य समितिले नियुक्ति गर्नेछ ।

(१४) कार्यसमितिको बैठक र निर्णय:

(१) समितिको बैठक सामान्यतया महिनाको एक पटक बस्नेछ ।

(२) समितिको बैठक अध्यक्षले तोकेको स्थान, मिति र समयमा बस्नेछ र त्यस्ता बैठकको सूचना कम्तीमा सात दिन अगावै सदस्यहरुलाई लिखित रूपमा पठाउनु पर्नेछ

(३) समितिको कुल सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भएमा बैठकको गणपुरक संख्या पूरा भएको मानिन्छ । तर गणपुरक संख्या नपुगी दोस्रो पटक बोलाउनु पर्ने भएमा एक तिहाई सदस्यको उपस्थित गणपुरक संख्या मानिन्छ ।

(४) बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा उपाध्यक्ष र उपाध्यक्षको पनि अनुपस्थितिमा समितिको सदस्यहरु मध्येबाट सबै भन्दा जेष्ठ सदस्यले गर्नेछ ।

(५) बैठकमा छलफल गरिने विषय र त्यसको क्रम अध्यक्षले तोके बमोजिम सचिवद्वारा गरिनेछ । कार्य समितिको कुनै सदस्यले कुनै विषयमा पेस गरेको प्रस्ताव उपर पनि छलफल गर्न सकिनेछ ।

(६) बैठकमा पेस भएका विषयहरुको निर्णय सामान्यतया साधारण बहुमतको आधारमा हुनेछ । मत वरावर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायिक मत दिनेछ ।

(७) कार्यसमितिले आवश्यक देखेमा कुनै व्यक्तिलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(८) कार्यसमितिको बैठकमा सदस्य स्वयम उपस्थिति हनु पर्नेछ ।

(१५) अन्य समिति: संस्थाको उद्देश्य प्राप्तिको लागि कार्य समितिको निर्णय बमोजिम अन्य समिति गठन गरी काम, कर्तव्य र अधिकार तोक्न सकिनेछ ।

परिच्छेद - ५

कार्यसमितिका पदाधिकारी र अन्य सदस्यको काम, कर्तव्य र अधिकार

(१६) कार्यसमितिको काम, कर्तव्य र अधिकारः कार्य समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) संस्थाको आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत गर्ने ।

(ख) विधान बमोजिमको व्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।

(ग) संस्थाको हितमा हुने कार्यक्रमहरू संचालन गर्ने ।

(घ) साधारण सभा प्रति उत्तरदायी रहने ।

(ङ) संस्थाको उद्देश्य प्राप्तिका लागि उपलब्ध साधन र स्रोतको अधिकृतम उपयोग र प्रयोग गर्ने ।

(च) संस्थाको कार्य सम्पादन गर्न कार्ययोजना बनाउने, श्रोतजुटाउने, कार्यान्वयन, सुपरिवेक्षण र अनुगमन गर्ने ।

(छ) संस्थाको कोष र सम्पत्ति सुरक्षित तरिकाले राख लगाउने र बैक खाता खोली संचालन गर्ने ।

(ज) संस्थाको कर्मचारीहरूको सेवा शर्त र सुविधा आदि सम्बन्धी कर्मचारी नियमावली बनाई साधारण सभावाट स्वीकृत गराई लागु गर्ने, गराउने ।

(झ) संस्थाको उद्देश्य परिपुर्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त व्यक्तिहरू सल्लाहकार समितिका अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुरूप कार्यको बाँडफाँड गरिदिने ।

(ज) संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

(ट) आवश्यकता अनुसार अछित्यार प्रदान गर्ने ।

(ठ) कार्य समितिको निर्वाचन सम्बन्धी व्यवस्था मिलाउने ।

(ड) संस्थालाई आवश्यक पर्ने नियम तथा विनियम बनाउने ।

(ढ) साधारण सभा बोलाउने ।

(ण) समितिका पदाधिकारीहरूको बैठक भत्ता तथा अन्य सुविधा तोक्ने ।

(त) विधानमा लेखिएका अन्य कार्य गर्ने, गराउने ।

(१७) समितिका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारः समितिका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(१) अध्यक्षको काम, कर्तव्य र अधिकारः

(क) साधारण सभा एवं समितिको बैठकको अध्यक्षता गर्ने ।

(ख) सचिव तथा कोषाध्यक्षलाई आवश्यक निर्देशन दिने ।

(ग) संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने गराउने ।

(घ) समितिको निर्णय कार्यान्वयन गर्ने ।

(ङ) आवश्यकता अनुसार आफुमा रहेको अधिकार प्रत्यायोजन गर्ने ।

(२) उपाध्यक्षको काम, कर्तव्य र अधिकारः

(क) अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ।

(ख) अध्यक्षको कार्यमा सहयोग पुऱ्याउने ।

(ग) संस्थाको हित हुने अन्य कार्य गर्ने ।

(३) सचिवको काम, कर्तव्य र अधिकारः

(क) अध्यक्षको निर्देशन अनुसार बैठक बोलाउने ।

(ख) समिति एवं सभाको सूचना दिने ।

(ग) समिति र सभाले पारित गरेको निर्णयको अभिलेख राख्ने र निर्णय कार्यान्वयनका लागि आवश्यक कार्य गर्ने ।

(घ) साधारण सभामा संस्थाको वार्षिक कार्यक्रम पेस गर्ने ।

- (ड) संस्थाको वार्षिक प्रगति विवरण तयार गर्ने ।
(च) समिति र सभाको निर्णय लेखबद्ध गरी दुरुस्त राख्ने ।
(छ) संस्थाको उद्देश्य प्राप्तिका लागि कुनै व्यक्ति वा संस्थासँग सम्पर्क राख्ने, राख्न लगाउने ।
(ज) संस्थासँग सम्बन्धित कुराहरुको सम्बन्धमा कुनै अड्डा अदालतमा जाने, कानून व्यवसायीसँग सल्लाह लिने जस्ता कार्य गर्ने गराउने ।
(झ) कार्यसमितिले निर्देशन गरे बमोजिम कार्य गर्ने ।
(ज) नेपालसरकार तथा कुनै दातृ संस्थामा पेस गर्नुपर्ने प्रतिवेदन तयार गर्ने, गर्न लगाउने ।
(ट) संस्थाको हित हुने अन्य काम गर्ने ।
(४) कोषाध्यक्षको काम, कर्तव्य र अधिकारः
(क) संस्थाको आय व्ययको विवरण ठिक दुरुस्त राख्ने राख्न लगाउने ।
(ख) आर्थिक प्रतिवेदन एवं आय व्यय विवरण तयार गर्ने र कार्य समिति मार्फत साधारण सभामा पेस गर्ने ।
(ग) नेपाल सरकारको कुनै निकाय वा दातृ संस्था समेतमा पेस गर्नु पर्ने आर्थिक विवरण तयार गर्ने वा गर्न लगाउने ।
(घ) संस्थाको आय श्रोत जुटाउन सक्रिय रही सोको लागि नेतृत्व प्रदान गर्ने ।
(ङ) संस्थाको लेखापरीक्षण (आन्तरिक / बाहिय) सम्बन्धी कार्यमा मद्दत गर्ने ।
(च) आर्थिक कारोबारको श्रेस्ता दुरुस्त राख्ने ।
(छ) संस्थाको लेखा सम्बन्धी कार्यको जिम्मेवारी लिने ।
(५) सह-सचिवको काम, कर्तव्य र अधिकारः
(क) सचिवको अनुपस्थितिमा सचिवले गर्ने सबै कार्यहरु नियमपूर्वक गर्ने गराउने ।
(ख) समिति एवं सभाको सुचना दिने ।
(ग) समिति र सभाले पारित गरेको निर्णयको अभिलेख राख्ने र निर्णय कार्यान्वयनका लागि आवश्यक कार्य गर्ने ।
(घ) साधारण सभामा संस्थाको वार्षिक कार्यक्रम पेस गर्ने ।
(ङ) संस्थाको वार्षिक प्रगति विवरण तयार गर्ने ।
(च) समिति र सभाको निर्णय लिपिबद्ध गरी दुरुस्त राख्ने ।
(छ) संस्थाको उद्देश्य प्राप्तिका लागि कुनै व्यक्ति वा संस्थासँग सम्पर्क राख्ने, राख्न लगाउने ।
(ज) संस्थासँग सम्बन्धित कुराहरुका सम्बन्धमा कुनै अड्डा अदालतमा जाने, कानून व्यवसायीसँग सल्लाह लिने जस्ता कार्य गर्ने गराउने ।
(झ) कार्य समितिले निर्देशन गरे बमोजिम कार्य गर्ने ।
(ज) नेपाल सरकार तथा कुनै दातृ संस्थामा पेस गर्नुपर्ने प्रतिवेदन तयार गर्ने ।
(ट) संस्थाको हित हुने अन्य काम गर्ने ।
(६) सदस्यको काम, कर्तव्य र अधिकारः
संस्थाका सदस्यहरूले संस्थाको उद्देश्य प्राप्तिका लागि आवश्यक कार्य गर्न कार्य समितिले निर्देशन गरे बमोजिमका कार्य गर्नेछन् ।
परिच्छेद - ६
(१८) संस्थाको कोष आर्थिक स्रोतः- संस्थाको आफ्नो एउटा छुटै कोष हुनेछ सो कोषमा देहाय बमोजिम प्राप्त रकमहरु रहनेछन् ।
(क) सदस्यता शुल्कबाट प्राप्त रकम ।
(ख) साधारण सभा वा समितिले निर्णय गरे बमोजिम प्राप्त हुने रकम ।

- (ग) अन्य कुनै वैधानिक क्रियाकलापबाट संस्थाले प्राप्त गर्ने रकम ।
(घ) सरकारी वा गैर सरकारी संस्थाबाट प्राप्त हुने रकम ।
(ड) विदेशी सरकार, नागरिक र दातृ संस्थाबाट रकम प्राप्त गर्दा यस संस्थाले नेपाल सरकारबाट स्वीकृत लिनुपर्नेछ ।

(१९) चल अचल सम्पत्तिको विवरण:

यस विधान बमोजिम प्राप्त रकम तथा संस्थाको नाउमा रहेका चल अचल जायजेथा संस्थाको सम्पत्ति हुनेछ । सम्पत्तिको परिचालन कार्य समितिले निर्णय गरे बमोजिम हुनेछ । संस्थाले व्यक्ति सरह चल अचल सम्पत्ति खरिद विक्रि गर्न सक्नेछ, संस्थाले भोग चलन गरेको जग्गा संस्थाको नाममा सम्बन्धित निकायबाट दर्ता गर्नेछ ।

(२०) संस्थाको कोष र खाता सञ्चालन:

संस्थाको एउटा छुटै कोष हुनेछ । सो कोषमा दफा १९ बमोजिम प्राप्त रकम आम्दानी जम्मा गरिनेछ । सो खाताको सञ्चालन संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्षको सयुक्त दस्तखतबाट सञ्चालन गरिनेछ ।

(२१) संस्थाको लेखा र परीक्षण: (१) संस्थाको आय-व्ययको लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिन्छ ।

(२) संस्थाको लेखापरीक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परीक्षकबाट हुनेछ ।

(३) लेखापरीक्षकको नियुक्ति साधारण सभाबाट हुनेछ तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखापरीक्षकको नियुक्ति साधारण प्रवन्ध समितिबाट हुनेछ ।

(४) संस्थाको लेखापरीक्षण प्रतिवेदन र वार्षिक कार्य प्रगति विवरणको १/१ प्रति स्थानीय अधिकारी, र सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ ।

परिच्छेद — ७

(२२) निर्वाचन सम्बन्धी व्यवस्था:

(क) संस्थाको निर्वाचनको लागि समितिद्वारा मनोनयन गरिएका एक आयुक्त सहित अन्य २ सदस्यीय निर्वाचन आयोग गठन हुनेछ ।

(ख) यो तदर्थसमिति गठन हुँदा निर्वाचन प्रक्रियाबाट गठन भएकोले ६ महिनामा साधारण सभा बोलाई यसै समितिलाई ३ वर्षको कार्यकालको लागि निरन्तरता दिइनेछ ।

(ग) निर्वाचन सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय नै अन्तिम हुनेछ ।

(घ) निर्वाचन गोप्य मतदानद्वारा हुनेछ ।

(२३) उम्मेदवार हुन योग्यता:

यस विधानको दफा ७ को योग्यता भएको तथा दफा ८ बमोजिमको अयोग्यता नभएको कुनै पनि व्यक्ति कार्यसमितिको सदस्य तथा पदाधिकारीको पदमा उम्मेदवार हुन सक्नेछ ।

(२४) अविश्वासको प्रस्ताव:

(१) समितिका सदस्य वा पदाधिकारी उपरको अविश्वासको प्रस्ताव साधारण सभाका दुई तिहाई सदस्यहरूको बहुमतबाट पारित भएमा अविश्वासको प्रस्ताव पारित भएको मानिन्छ र अविश्वासको प्रस्ताव पेस हुँदा सम्पूर्ण सदस्य संख्याको २५ प्रतिशत सदस्यहरूको हस्ताक्षर भएको प्रस्ताव समितिमा पेस गर्नु पर्नेछ ।

(२) कुनै सदस्य वा पदाधिकारी उपर अभियोग लागेमा साधारण सभामा पेस हुनुपूरव निजलाई लिखित जवाफ सहितको सफाइको मौका दिइनेछ । साधारण सभाका सम्पूर्ण सदस्य संस्थाको दुई तिहाई बहुमतबाट अविश्वासको प्रस्ताव पारित हुनेछ । अविश्वासको प्रस्ताव पारित भएमा अभियोग लागेको व्यक्ति स्वतः पद मुक्त हुनेछ ।

(२५) विधान संशोधन:

कुल सदस्य संख्याको दुई तिहाई साधारण सदस्यहरूले अनुमोदन गरे पश्चात मात्र विधान संशोधनको लागि स्थानीय अधिकारी समक्ष पठाउनु पर्नेछ। स्थानीय अधिकारीबाट स्वीकृत भए पछि मात्र विधान संशोधन भएको मानिनेछ।

(२६) गोप्यता भङ्ग गर्न नहुने:

संस्थाको गोप्यता भङ्ग हुने कुनै काम तथा सभा बैठकमा असभ्य वा अक्षिल ब्यवहार गरिने छैन।

(२७) राजीनामा:

कार्यसमितिका पदाधिकारीहरू एवं सदस्यहरूले आफ्नो पदबाट राजीनामा कार्यसमिति समक्ष दिनसक्ने। अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्ष लगायत अन्य पदाधिकारीहरूले अध्यक्ष समक्ष राजीनामा दिन सक्नेछन्। सबै पदाधिकारीको राजीनामा कार्यसमितिको निर्णयले मात्र स्वीकृत हुनेछ।

(२८) नियम र विनियम बनाउने:

संस्थाको उद्देश्य कार्यान्वयन गर्न यस विधान तथा प्रचलित कानूनसँग नवाङ्गिने गरी कार्य समितिले आवश्यक नियम र विनियम बनाई लागु गर्न सक्नेछ।

(२९) प्रचलित कानून बमोजिम हुने:

यस विधानमा जुन सुकै कुरा लेखिए तापनि प्रचलित नेपाल कानूनसँग कुनै कुरा बाङ्गिएमा बाङ्गिएको हद सम्म स्वतः निष्कृय हुनेछ। संस्थाको कुनै विषयमा विवाद भएमा स्थानीय अधिकारीको निर्णय अन्तिम हुनेछ।

(३०) संस्थाको खारेजी:

(१) साधारण सभाले आवश्यक देखेको विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ।

(२) दफा ३० को उपदफा १ बमोजिम संस्था खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लिक्विडेटरहरू र संस्थाको हिसाब किताव जाँच गर्न लागि एक वा एक भन्दा बढी लेखा परीक्षकहरू नियुक्त गर्न सक्नेछन्। लिक्विडेटर लेखा परीक्षकहरूका पारिश्रमिक साधारण सभाले तोकि दिए बमोजिम हुनेछ।

(३) उपदफा (२) बमोजिम नियुक्ति लिक्विडेटर तथा लेखापरीक्षकले संस्था खारेजी सम्बन्धी काम कारबाही गर्नेछन्।

(४) संस्था खारेज भएमा संस्थाको चल अचल सम्पत्ति नियम अनुसार हुनेछ।
(३१) निर्देशनको पालना: नेपाल सरकार वा स्थानीय अधिकारीले सयम समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ।

(३२) विविधि:

(१) यो संस्था मुनाफा रहित जनकल्याकारीको रूपमा रहिनिम्न उद्देश्यहरू परिपुर्ति गर्नेछ।

(२) संस्थाको दफा उपदफा प्रचलित कानूनसँग बाङ्गिएमा बाङ्गिएको हदसम्मको विषयवस्तु स्वतः निष्कृय हुनेछ।

(३) संस्थाको कार्यक्रम, बजेट र भएको प्रगति अनिवार्य रूपमा साधारण सभाबाट पारित गराई स्थानीय तहमा पेश गर्नु पर्नेछ।

(६) सल्लाहकार: संस्थालाई योगदान तथा सहयोग पुऱ्याउने जुन सुकै नेपाली व्यक्तिलाई पनि कार्य समितिको निर्णयले सल्लाहकारमा नियुक्ति गर्न सक्नेछ। सल्लाहकारले कार्यसमितिमा आफ्नो राय सुझाव सल्लाह पेस गर्न सक्नेछ।

(३३) हामी निम्न संस्थापकहरू यस विधान बमोजिम कार्य गर्न मञ्चुर भै निम्न साक्षीको रोहवरमा विधानमा सही छाप गर्दछौं। निम्न साक्षीहरूको नाम र दस्तखत

क्र.सं.

नाम/थर

ठेगाना

हस्ताक्षर

(१)

खण्ड ६) शुद्धोधन, माघ ०३ गते, २०७९ साल, संख्या: १३

(२)

(३)

संस्थाको कार्यसमितिका पदाधिकारीहरूको नामावली

क्र.सं.	नाम/थर	पद	ठेगाना	पेसा	हस्ताक्षर
---------	--------	----	--------	------	-----------

(१)

(२)

(३)

अनुसूची-३

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

संस्था दर्ता किताब

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

मानपकडी, रुपन्देही

श्री.....लाई शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको संस्था दर्ता ऐन, २०७९ को

दफा ४(३) बमोजिम.....साल महिना.....गतेमादर्ता गरिएको छ।

संस्थाको नाम:

संस्थाको दर्ता नं.

ठेगाना:

संस्थाको उद्देश्य:

(१)

(२)

(३)

संस्थाको आर्थिक श्रोतः

सदस्य संख्या:

अध्यक्षको नाम

सम्पर्क नं.

अभिलेख तयारगर्ने.....रुजुगर्ने.....स्वीकृत गर्ने

अनुसूची-४

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

संस्था दर्ता प्रमाण-पत्र

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

मानपकडी, रुपन्देही

मिति:

संस्था दर्ता प्रमाण-पत्र नं

प्रमाण-पत्र

श्री अध्यक्ष ज्यु

मानपकडी, रूपन्देही ।

मिति को निर्णय अनुसार श्री..... नामक संस्था, संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन २०७९ को दफा ४ (३) बमोजिम आज मिति गते दर्ता गरी यो प्रमाण-पत्र दिइएको छ ।

स्थानीय अधिकारीको दस्तखतः

नाम, थरः

दर्जा:

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका

नविकरण

सि.नं.	मिति	नविकरण बहाल रहने मिति अवधि	दस्तखत	कैफियत

अनुसूची ५

नियम ५ को उपनियम (८) संग सम्बन्धित

निवेदनको ढाँचा

श्रीमान प्रमुख प्रशासकीय अधिकृत्यू

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

मानपकडी, रूपन्देही

विषय: सुचिकृत सम्बन्धमा ।

मिति २०..... मा आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्विनी प्रदेश नं. ५ जिल्ला प्रशासन कार्यालय मा दर्ता भइ..... सम्बन्धी काम गर्ने उद्देश्यले स्थापना गरिएको..... संस्थाले

खण्ड ६) शुद्धोधन, माघ ०३ गते, २०७९ साल, संख्या: १३

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको पालिका क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र बनाई काम गर्न चाहेकोले संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७९ बमोजिम संस्था सुचिकृतका लागि देहायको विवरण खोली निवेदन गरेका छौं। संस्थाको विधानको एक प्रति यसैसाथ संलग्न गरिएको छ ।

विवरण:

- (१) संस्थाको नामः
- (२) संस्था दर्ता नं./ मिति:
- (३) समाजकल्याण परिषदमा आवद्धता नं.
- (४) संस्थाको उद्देश्यहरुः

- (क)
- (ख)
- (ग)

५. संस्थाको कार्यक्षेत्रः

६. संस्थाको कार्यप्रकृति विवरणः

७. कार्य समितिका सदस्यहरुको

नाम	ठेगाना	पेशा	हस्ताक्षर
१			
२			
३			
४			
५			

८ आर्थिक श्रोत तथा बजेट विवरणः

९ संस्थाको कार्यालयको ठेगानाः

१० सम्पर्क व्यक्ति र फोन नं.

अनुसूची ६

(नियम ५ उपनियम (८)संग सम्बन्धित)

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका कार्यपालिकाको कार्यालय

मानपकडी, रुपन्देही

संस्थाको सुचिकृत सम्बन्धी प्रमाण-पत्र

मिति २०.....मा..... दर्ता भएको श्री.....लाई शुद्धोधन गाउँपालिका गाउँकार्यपालिका क्षेत्रमा काम गर्ने र सहकार्य गर्ने प्रयोजनका लागि संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७९ बमोजिम.....साल महिना.....गते सुचिकृत गरी यो प्रमाण-पत्र प्रदान गरिएको छ ।

नामः

दर्जा:

दस्तखतः

कार्यालयः

मिति:

अनुसूची ७
(नियम ६ को उपनियम (२) सँग सम्बन्धित)
निवेदन पत्रको ढाँचा

श्रीमान प्रमुख प्रशासकीय अधिकृतज्यू
शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
मानपकडी, रुपन्देही

विषय: कार्यक्षेत्र स्वीकृत माग सम्बन्धमा ।

मिति २०..... मा जिल्ला प्रशासन कार्यालयमा दर्ता
भई..... सम्बन्धी काम गर्ने उद्देश्यले स्थापना गराएको
..... संस्थाले शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
मानपकडीको गाउँ क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र बनाई काम गर्न चाहेकाले संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०७९
बमोजिम संस्थाको कार्यक्षेत्र स्वीकृतिका लागि देहायको विवरण खोली निवेदन गरेका छौं । प्रस्तावित संस्थाको विधानको
एक प्रति यसैसाथ संलग्न गरिएको छ ।

विवरण:

१. संस्थाको नामः
२. संस्था दर्ता नं. र मितिः
३. समाजकल्याण परिषदमा आवद्धता नं.

४. संस्थाको उद्देश्यहरूः

- (क)
- (ख)
- (ग)

५. संस्थाको कार्यक्षेत्रः

६. संस्थाको कार्यप्रकृति विवरणः

७. कार्यसमितिका सदस्यहरूकोः

नाम	ठेगाना	पेशा
१.		
२.		
३.		
४.		
५.		

८. आर्थिक श्रोत तथा बजेट विवरणः

९. संस्थाको कार्यालयको ठेगाना:

१०. सम्पर्क व्यक्ति र फोन नं.

अनुसूची-८

(नियम ६ उपनियम (२) बमोजिम)

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

मानपकडी, रुपन्देही

संस्थाको कार्यक्षेत्र स्वीकृत सम्बन्धी प्रमाण-पत्र

मिति २०.....मा..... मा दर्ता भएको श्री.....लाई
शुद्धोधनगाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मानपकडी क्षेत्र मा.....सम्बन्धी काम गर्ने प्रयोजनका
लागि संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन २०७९ बमोजिमसाल.....महिना.....गतेमा कार्यक्षेत्र स्वीकृत
प्रमाण-पत्र प्रदान गरिएको छ ।

नाम:

दर्जा: दस्तखत

कार्यालय:

मिति:

अनुसूची ९

(नियम ६ को उपनियम (३) सँग सम्बन्धित)

निवेदन पत्रको ढाँचा

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

मानपकडी, रुपन्देही

विषय:.....।

मिति २०..... मा नेपाल सरकार संग स्वीकृत लाईसम्बन्धी काम गर्ने उद्देश्य ले
संचालित.....अन्तराष्ट्रिय गैरसरकारी संस्थाले शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको गाउँ
क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र बनाई काम गर्न चाहेकाले संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०७९ बमोजिम संस्थाको
कार्यक्षेत्र स्वीकृतिका लागि देहायको विवरण खोली निवेदन गरेका छौं। नेपाल सरकार संगको समझौता र स्वीकृत पत्र
लगायतका कागजातहरू यसै साथ पेश गरेका छौं ।

विवरणः

१. संस्थाको नामः
२. संस्था दर्ता नं. र स्वीकृत मिति:
३. संस्थाको उद्देश्यहरुः
 - (क)
 - (ख)
 - (ग)
४. संस्थाको कार्यक्षेत्र र कार्यअवधि:
५. संस्थाको कार्यप्रकृति विवरणः
६. कार्यसमिका सदस्यहरुकोः

नाम	ठेगाना	पेसा
१.		
२.		
३.		
४.		
७. बजेट प्राप्त हुने राष्ट्रः		
८. आर्थिक श्रोत तथा बजेट विवरणः		
९. संस्थाको कार्यालयको ठेगाना:		
१०. सम्पर्क व्यक्ति र फोन नं.		

अनुसूची १०

(नियम ६ को उपनियम (३) बमोजिम)

शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

मानपकडी, रुपन्देही

अन्तराष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्षेत्र स्वीकृत सम्बन्धी प्रमाण-पत्र

खण्ड ६) शुद्धोधन, माघ ०३ गते, २०७९ साल, संख्या: १३

मिति २०..... मा नेपाल सरकार संग स्वीकृत लिई संचालित अन्तराष्ट्रिय गैर सरकारी संस्थाश्री.....लाई शुद्धोधन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मानपकडी पालिका क्षेत्रमा..... सम्बन्धी काम गर्ने प्रयोजनका लागि संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०७९ बमोजिम.....साल.....महिना.....गतेमा कार्यक्षेत्र स्वीकृत प्रमाण-पत्र प्रदान गरिएको छ ।

नाम:

दर्जा:

दस्तखत:

कार्यालय:

मिति:

प्रमाणिकरण मिति:- २०७९/०९/२९

आज्ञाले
झविलाल भट्टराई
प्रमुख प्रशासकीय अधिकृत